

सन्दकपुर गाउँपालिका, सार्वजनिक निजी साभेदारी लगानी व्यवस्थापन तथा सञ्चालन ऐन, २०७८

गाउँसभाबाट स्विकृत मिति: २०७८/०९/२१

प्रमाणीकरण मिति: २०७८/०९/२३

**प्रस्तावना :** सन्दकपुर गाउँकार्यपालिकाको निजीक्षेत्रको लगानीलाई प्रोत्साहित, प्रवर्द्धन र संरक्षित गरी व्यापार व्यवसाय तथा उद्योग क्षेत्रमा लगानी गराई गाउँपालिकासंग साभेदारी कायम गरी निजीक्षेत्रको भूमिकालाई आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण ढङ्गबाट अगाडि बढाउन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २१४ को उपधारा (१) र धारा २२६ को उपधारा (१) बमोजिम सन्दकपुर गाउँपालिका, गाउँ सभाले यो ऐन बनाएको छ।

### परिच्छेद -१

#### प्रारम्भ

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस ऐनको नाम “ सन्दकपुर गाउँपालिका, सार्वजनिक निजी साभेदारी लगानी व्यवस्थापन तथा सञ्चालन ऐन, २०७८ ” रहेको छ।  
(२)यो ऐन गाउँ सभाबाट स्वीकृत भई प्रमाणीकरण भएपछि प्रारम्भ हुनेछ।
२. **परिभाषा :** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा -  
(क) “अध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको अध्यक्ष भन्ने सम्भन्नु पर्छ।  
(ख) “उपाध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको उपाध्यक्ष सम्भन्नु पर्छ।  
(ग) “कार्यपालिका” भन्नाले संविधानको धारा २१६ बमोजिम गठित गाउँ कार्यपालिका सम्भन्नु पर्छ।  
(घ) “गाउँसभा” भन्नाले संविधानको धारा २२२ बमोजिम गठन भएको गाउँ सभालाई सम्भन्नु पर्छ।  
(ड) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँ कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नु पर्छ।  
(च) “सार्वजनिक क्षेत्र” भन्नाले सार्वजनिक हितका लागि गाउँपालिका वा प्रदेश सरकार वा संघीय सरकार स्वयम वा तिनका मार्फत कारोबार गर्ने द्विपक्षीय सहयोगअन्तर्गत प्राप्त वैदेशि अनुदानको पक्ष वा सरकारी पक्ष सम्भन्नु पर्छ।  
(छ) “निजीक्षेत्र” भन्नाले गाउँपालिकाले निर्माण गरी संचालन गर्ने भौतिक संरचनामा गाउँपालिकाले निर्धारण गरेको रकम गाउँपालिकामा जम्मागरी भौतिक संरचना भाडामा लिने व्यक्ति, कानुन वमोजिम दर्ता भएको संघसंस्था सम्भन्नु पर्छ।  
(ज) “साभेदारी” भन्नाले गाउँपालिकाले आफ्नो स्वामित्व, भाडा वा अन्य सार्वजनिक स्वामित्वमा रहेको जमिनमा निर्माणगर्ने संरचनामा सो संरचना प्रयोगका लागि निजीक्षेत्र र गाउँपालिकाको लगानीलाई सम्भन्नु पर्छ।  
(झ) “संरचना” भन्नाले गाउँपालिका र निजीक्षेत्रले गाउँपालिकाको स्वामित्वमा रहेको जमिन/घर अन्य व्यक्ति वा संघसंस्थाको नाममा रहेको जमिन/घर वा सार्वजनिक स्वामित्वमा रहेको जमिनमा व्यापारीक, व्यावसायिक, औद्योगिक उद्देश्यको लागि निजीक्षेत्रलाई भाडामा लगाउन निर्माण गरिएको गाउँपालिकाको स्वामित्वमा रहेको संचरनालाई सम्भन्नु पर्छ।  
(ञ) “संघसंस्था” भन्नाले सन्दकपुर गाउँपालिका र निजीक्षेत्रले साभेदारीमा निर्माण गरेको संरचनामा लगानी गर्न र भाडामा लिन प्रचलित कानुन वमोजिम दर्ता भएका सामाजिक संघसंस्था व्यापारिक, व्यावसायिक फर्म, प्राइभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनी, सहकारी संस्था र वित्तीय कम्पनीलाई सम्भन्नु पर्छ।

- (ट) “व्यक्ति”भन्नाले सन्दकपुर गाउँपालिका र निजीक्षेत्रको साभेदारीमा लगानी गरी निर्माण गर्ने संरचना भाडामा लिने व्यक्तिलाई सम्झनु पर्छ ।

### परिच्छेद-२

#### निर्माण गर्ने संरचना र लगानी गर्ने विधि

३. निर्माण गर्ने संरचना : (१) गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको जमिनमा निजी क्षेत्रसंगको साभेदारीमा व्यापारिक, व्यावसायिक, औद्योगिक कामको लागि भाडामा लगाउन संरचना निर्माण गरी भाडामा लगाउन सक्नेछ ।  
 (२) गाउँपालिकाले आफ्नो स्वामित्व वाहेक अन्य व्यक्ति संघ संस्थाको स्वामित्वमा रहेको वा सार्वजनिक जमिन भाडामा लिई संरचना निर्माण गरी भाडामा लगाउन सक्नेछ ।  
 (३) उपदफा (१) र (२) वमोजिम गाउँपालिकाले निर्माण गर्ने संरचनामा व्यापारिक, व्यावसायिक, औद्योगिक घर भवन, पार्किङ स्थल, हाटबजार, मनोरञ्जन पार्क, अन्य पार्क, पौडी पोखरी, कभर्डहल, सभागृहलगायत हुनेछन् ।  
 (४) गाउँपालिकाले आवश्यक ठानेमा उपदफा (३) मा उल्लेख गरेको वाहेकका संरचनाहरु पनि निजीक्षेत्रको साभेदारीमा निर्माण गरी भाडामा लगाउन सक्नेछ ।
४. लगानी गर्ने विधि : (१) गाउँपालिकाले निजीक्षेत्रसंग साभेदारीमा निर्माण गर्ने संरचनामा निजीक्षेत्रलाई लगानी गर्नादिन संरचना निर्माण हुने स्थल, निर्माण हुने संरचनाको विवरण, न्यूनतम मासिक भाडादर, संरचना निर्माणको लागि लगानी गर्नुपर्ने न्युनतम रकम, भाडामा दिने अवधि उल्लेख गरी १५ दिनको सार्वजनिक सूचना गर्नुपर्नेछ ।  
 (२) उपदफा (१) बमोजिमको व्यवस्था अनुसार प्राप्त भएका खामबन्दी बोलक्वोल बमोजिम प्राप्त भएको क्वोल अड्को आधारमा सबैभन्दा बढी लगानी गर्न तथा सबैभन्दा भाडा तिर्न क्वोल गर्नेलाई लगानी गर्न तथा भाडामा संरचना दिनुपर्ने छ ।  
 (३) लगानी गर्न तथा भाडामा लिन छनौट भएका व्यक्ति संघसंस्थालाई दफा (२) को प्रयोजनका लागि संभौता गर्न सातदिने सूचना दिनुपर्ने छ ।  
 (४) गाउँपालिकाले निर्धारण गरेको मिति र समयभित्र उपदफा (२) बमोजिम छनौट भएका व्यक्ति/संघ संस्थाले गाउँपालिकासंग लगानी गर्न र संरचना भाडामा लिन संभौता गरि सक्नु पर्नेछ ।  
 (५) निर्धारित मिति र समयभित्र सम्झौता नगरेमा लगानी गर्न र भाडामा संरचना लिन क्वोल गर्ने वैकल्पिक व्यक्ति/संघसंस्थालाई संरचनामा लगानी गरी भाडामा लिनदिन सम्झौता गरिनेछ ।  
 (६) उपदफा (५) बमोजिम वैकल्पिक व्यक्ति संघसंस्था नभएमा संरचना निर्माणको लागि साभेदारी गरी भाडामा लिनका लागि पुनः सात दिनको म्याद राखी सूचना प्रकाशित गर्नुपर्नेछ ।  
 (७) उपदफा (६) बमोजिम सूचना प्रकाशित गर्दा समेत लगानी गरी भाडामा लिन कुनै व्यक्ति संघ संस्था नआएमा गाउँपालिका कार्यालयले सहमतिको आधारमा लगानी रकम र भाडाको मासिक दर तय गरी व्यवस्थापन गर्न सक्नेछ । तर यो सहमतिलाई अध्यक्ष मार्फत् गाउँ कार्यपालिकाबाट अनुमोदन गराउनु पर्नेछ ।  
 (८) छनौट भएका लगानी कर्ताले सम्झौता गर्दा क्वोल कुल लगानीको एक तिहाई रकम बुझाउनु पर्नेछ ।  
 (९) लगानीकर्ताले क्वोल गरेको लगानी रकम तीन किस्तामा बुझाउनु पर्नेछ । गाउँपालिकाले निर्माण अवधिको गणनाको आधारमा पन्थ्रदिनको म्याद दिई लगानीको लागि लगानीकर्तालाई सूचना गर्नुपर्नेछ र सो अवधिमा लगानीकर्ताले लगानी रकम निर्धारित समयमानै बुझाउनु पर्नेछ ।  
 (१०) उपदफा (९) बमोजिम रकम नबुझाएमा गाउँपालिकाले जरिवाना समेत लिन सक्नेछ ।

### परिच्छेद -३

#### प्रयोग अवधि, निर्धारित उद्देश्य, धरौटी रकम र भाडा असुली र समायोजन

५. प्रयोग अवधि : (१) निजीक्षेत्रले साभेदारीमा निर्माण गरेको संरचना भाडामा दिदा प्रचलित ऐन, कानुन बमोजिम लगानी अनुपातमा भाडामा प्रयोग गर्ने समय किटान गरी संभौता गर्नु पर्नेछ ।  
 (२) उपदफा (१) बमोजिम संभौता गर्दा पन्थ वर्षभन्दा लामो अवधिका लागि भाडामा दिनेगरी संभौता गर्न पाइने छैन ।  
 (३) साभेदारीमा निर्माण हुने संरचनामा लगानी गर्ने निजीक्षेत्रले निर्माण कार्य पुरा नहुदै लगानी पुरा नगरी बिचैवाट संभौता भङ्ग गरेमा गाउँपालिकाले लगानी रकम आगामी आर्थिक वर्षमा मात्र फिर्ता गर्नु पर्नेछ ।  
 (४) साभेदारीमा निर्माण गरेको संरचना संचालन गरीरहेको अवस्थामा लगानीकर्ताले विचमा संभौता भङ्गगरी संरचना खाली गरेमा संरचनामा हानी नोक्सानी गरेको भए लगानी रकमवाट कट्टी गरी बाँकी रकम आगामी आर्थिक वर्ष मात्र फिर्ता गर्नुपर्नेछ ।  
 (५) निजी क्षेत्रले साभेदारीमा संरचना निर्माणका लागि लगानी गरेका रकममा गाउँपालिकाले व्याज दिनुपर्ने छैन ।  
 (६) निजीक्षेत्रले साभेदारीमा लगानी गरेको रकम गाउँपालिकाले आम्दानी बाधी लगानी रकम मासिक भाडाबाट कट्टा गर्नुपर्ने छ ।  
 (७) उपदफा (६) बमोजिम लगानी रकम कट्टागर्दा संरचना प्रयोगगर्ने समय अवधिभित्र चुक्ता हुनेगरी लगानी रकम कट्टा गर्नु पर्नेछ ।  
 (८) लगानी रकम भाडाबाट कट्टा गरीसकेपछि संरचना प्रयोग गर्ने हक समाप्त हुनेछ र निजीक्षेत्र र गाउँपालिका विच भएको संभौता सकिएको मानिनेछ ।  
 (९) उपदफा (८) बमोजिम संभौता सकिएपछि प्रयोग गरीरहेको भौतिक संरचना यथाअवस्थामा गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।  
 (१०) उपदफा (९) बमोजिम खाली भएको संरचना संचालन गर्नेवारे गाउँपालिकाको निर्णय बमोजिम हुनेछ ।  
 (११) निजी लगानीकर्ताले संरचना भाडामा संचालन गरीरहेको अवस्थामा अन्य कुनै व्यक्ति वा संघ संस्थालाई गाउँपालिकाको स्वीकृति विना दिन पाइनेछैन ।  
 (१२) उपदफा (११) बमोजिमको व्यवस्थाको प्रतिकूल लिनेदिने गरेमा गाउँपालिकाले संभौता भङ्ग गरी दुवै पक्षलाई हटाई संरचना खालीगर्न सक्नेछ ।

६. निर्धारित उद्देश्य विपरीत संरचना प्रयोग संचालन गर्न नहुने : (१) निजीक्षेत्र र गाउँपालिकाले साभेदारीमा निर्माण गरेको संरचना प्रचलित ऐन, कानुन र गाउँपालिकाले निर्धारण गरेको मापदण्ड विपरित हुनेगरी संचालन गर्न पाइने छैन ।  
 (२) गाउँपालिकाले निर्माण गरेको मापदण्ड, निर्धारण गरेको पेशा, व्यवसाय मात्र संरचनामा संचालन गर्न पाइनेछ ।  
 (३) उपदफा (२)मा भएको व्यवस्था विपरीत कार्य गरे गराएमा गाउँपालिकाले संभौता भङ्गगरी संरचना खाली गराउन सक्नेछ ।  
 (४) भाडामा व्यवसाय संचालन गर्ने व्यक्ति, संघसंस्थाले कानुन बमोजिम बुझाउनु पर्ने कर दस्तुर नवुभाई गाउँपालिकामा व्यवसाय दर्ता नगराई व्यवसाय संचालन गर्न पाइने छैन ।  
 (५) उपदफा (४) बमोजिम कार्य गर्ने गराउने व्यक्ति, संघसंस्थालाई दफा ६ को उपदफा (३) बमोजिम कारबाही गर्न सक्नेछ ।

७. भाडा असुली र समायोजन : (१) निर्माण अवधिसम्म संरचनाको भाडा निजी क्षेत्रको साभेदार लगानीकर्तालाई लिन पाइने छैन ।  
 (२) निजी क्षेत्रका लगानीकर्ता र गाउँपालिकाले साभेदारीमा निर्माण गरेको संरचना निर्माण पुरा भएपछि लगानीकर्तालाई हस्तान्तरण गरेपछि मात्र निर्धारित मासिक भाडा असुल गर्न पाइने छ ।  
 (३) निजीक्षेत्रका लगानीकर्ताले संरचना हस्तान्तरण गरेको मितिदेखि संचालन अवधिको गणना गरिनेछ ।

- (४) संरचना हस्तान्तरण भएको मितिदेखि समय गणना गरी प्रत्येक दुई/दुई वर्षमा दश प्रतिशत भाडा बढ़िगरी भाडा समायोजन गर्नुपर्नेछ ।
- (५) उपदफा ४ बमोजिम संरचनाको भाडा समायोजन गर्दा पहिलो पटक शुरुको मासिक संरचना भाडालाई तै आधार मानिनेछ ।
- (६) संरचना संचालन सम्बन्धमा निजीक्षेत्र र गाउँपालिका विच भएको सम्झौता बमोजिम गर्नु गराउनु पर्नेछ ।

#### परिच्छेद- ४

#### सार्वजनिक निजी साभेदारीमा परियोजना सञ्चालन व्यवस्था

- ८.** परियोजना सञ्चालन तथा व्यवस्थापन समिति : (१) यस ऐनअनुसार सञ्चालन गरिने परियोजना देहाय अनुसारको समितिबाट सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
- (क) परियोजना सञ्चालन तथा व्यवस्थापन समिति
१. परियोजना संचालन हुने वडाको वडाध्यक्ष.....संयोजक
- (कुनै परियोजना सञ्चालन क्षेत्र २ वा सोभन्दा बढी वडा भएमा संयोजक प्रमुखले तोके अनुसार हुनेछ)
२. उद्योग वाणिज्य संघको अध्यक्ष .....सदस्य
३. अध्यक्षले तोकेका सम्बन्धित क्षेत्रका विज्ञ एक जना स्य
४. कम्तीमा २ जना महिलासहित लगानी गर्ने व्यवसायीहरूमध्येबाट अध्यक्षले तोकको ३ जना सदस्य
५. गाउँ कार्यपालिकाको योजना शाखा प्रमुख .....सदस्यसचिव
- (२) उपदफा १ को खण्ड क बमोजिम गठित समितिले तोकिएको कार्ययोजना अनुसारको कार्यगत त्रैमासिक प्रतिवेदन अध्यक्षसमक्ष बुझाउनु पर्नेछ ।
- (३) उपदफा २ अनुसारको प्रतिवेदन अनुसारको काम भए नभएको अध्यक्षको निर्देशन अनुसार प्रमुख प्रशासकीय अधिकृतले सुपरिवेक्षण गर्नु पर्नेछ ।
- (४) उपदफा २ र ३ मा समरूप भएको नपाइएमा गाउँ कार्यपालिकाले चालु परियोजनाका बारेमा विशेष निर्णय गरी अर्को परियोजना सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी आयोजना सम्पन्न गराउनु पर्नेछ ।
- (५) यस ऐन अनुसारको परियोजना सञ्चालन गर्ने छुटौटै उपभोक्ता समिति वा निर्माण व्यवसायीबाट वस्तु वा सेवा खरिद प्रक्रिया अपनाउनु पर्ने छैन ।

#### परिच्छेद- ५

#### संरचना संचालन सम्झौता, अनुगमन, क्षतिपूर्ति र संरचना खाली गराउने

- ९.** संरचना संचालन सम्झौता : (१) निजीक्षेत्र र गाउँपालिकाले साभेदारीमा निर्माण गरेको संरचना लगानीकर्तालाई दुई पक्षीय सम्झौता नगराई हस्तान्तरण संचालन गरिने छैन ।
- (२) संरचना हस्तान्तरण पूर्व गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृतले हित प्रतिकुल नहुने गरी निजी लगानीकर्तासंग सम्झौता गरी संरचना संचालनका लागि हस्तान्तरण गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम भएको सम्झौता अध्यक्षमार्फत गाउँ कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- (४) उपदफा(२) बमोजिम सम्झौता गर्दा गाउँपालिकाको हित विपरीत सम्झौता गरी गाउँपालिकालाई हानी नोक्सानी पुऱ्याएको ठहर भए सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नुपर्नेछ ।
- १०.** अनुगमन गर्नुपर्ने : (१) निजीक्षेत्रले संरचना संचालन गरेपछि प्रत्येक दुई महिनामा अनुगमन गर्ने व्यवस्था गर्नुपर्नेछ ।
- (२) उपदफा(२) बमोजिम अनुगमन गर्दा निर्माण तथा संचालन सम्झौता बमोजिम भए नभएको, निर्धारीत उदेश्य बमोजिम संरचनाको उपयोग भए नभएको, भौतिक अवस्थाको संरक्षण, मर्मत सम्भार भए नभएको स्थलगत निरीक्षण गरी प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- (३) उपदफा(२) बमोजिम प्रतिवेदनको आधारमा आवश्यक कार्यगर्न अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुपर्नेछ ।

- ११. क्षतिपूर्ति भराउने :** (१) साभेदारीमा निर्माण भएको संरचना संचालन गर्दा संरचना भत्काउने, विगर्हने कार्यगर्ने, सम्झौता बमोजिम गर्नुपर्ने मर्मत सम्भार कार्य नगरी हानीनोक्सानी पुऱ्याउने निजी क्षेत्रका लगानीकर्तावाट गाउँपालिकाले क्षतिपूर्ति असुल उपर गर्नुपर्नेछ।  
 (२) लापरवाही गर्ने, सम्झौता बमोजिम कार्य नगर्ने निजीक्षेत्रका लगानीकर्तालाई गाउँपालिकाले क्षतिपूर्ति भराई सम्झौता रद्द गरेर संरचना खाली गराउन सक्नेछ।
- १२. संरचना खाली गराउने :** (१) गाउँपालिकाले सामान्य अवस्थामा सम्झौता भङ्गगरी संरचना खाली गराउने छैन। तर निजीक्षेत्रको लगानीकर्ताले ऐन, नियम, गाउँपालिकाको निर्णय, हित र सम्झौता विपरीत कार्य गरेमा एक महिनाको सूचना दिई संरचना खाली गराउन सक्नेछ।  
 (२) उपदफा (१) बमोजिम खाली गराएको संरचनाको लगानीकर्तालाई खाली गराए वापत कुनैपनि प्रकारको क्षतिपूर्ति गाउँपालिकाले दिनेछैन।  
 (३) असामान्यपरिस्थित आई संरचना खाली गर्नुपर्ने भएमा गाउँपालिकाले तत्काल सम्बन्धित निजी क्षेत्रका लगानीकर्तालाई सूचना दिई संरचना खाली गराउन सक्नेछ।  
 (४) उपदफा (३) बमोजिम तत्काल संरचना खाली गराउन परे एक महिनाको संरचना भाडा निजी क्षेत्रका लगानीकर्तालाई दिनुपर्ने छ।  
 (५) निजीक्षेत्रका लगानीकर्ताले सम्झौता भङ्गगरी सम्झौता अवधि पुराहुनु अगावै संरचना खाली गर्न नगरपालिका कार्यालयमा निवेदन दिएमा संरचना खालीगर्न सक्नेछ। तर तत्काल संरचना छोडेमा एक महिनाको संरचना भाडा गाउँपालिकालाई बुझाउनु पर्नेछ।
- परिच्छेद -५**
- अन्य व्यवस्था**
- १३. गाउँपालिका बाध्य नहुने :** (१) गाउँपालिकाको हित विपरीत कार्यगर्ने, गाउँपालिकाको कार्यमा बारम्बार अवरोध सिर्जना गर्ने, गैरकानुनी कारोबार, व्यापार व्यवसाय गर्ने निजी क्षेत्रका लगानी गर्न चाहने लगानीकर्तालाई लगानी गर्न र संरचना संचालन गर्नदिन गाउँपालिका बाध्य हुनेछैन।  
 (२) गाउँपालिकाको नियमित कामकारवाहीमा किचोला थप्ने तथा गाउँपालिकाले दिएको आदेश बारम्बार अवज्ञा गर्ने तथा प्रचलित ऐननियम अनुसारको कर राजश्व तोकिएको समयभित्रै तोकिएको निकायमा नबुझाउने व्यक्ति वा संस्थालाई गाउँपालिकाको यस सार्वजनिक निजी साभेदारी कार्यक्रम अनुसारको परियोजनामा गाउँपालिकाको साभेदार र लाभग्राहीको रूपमा गाउँपालिका सहभागी गराउन बाध्य हुने छैन।  
 (३) संचालित संरचनाको संरक्षण नगर्ने, संरचनामा क्षति पुऱ्याउने, सम्झौता र निर्धारित मापदण्ड विपरीत कार्यगर्ने, सरसफाई नगर्ने व्यक्ति, संघसंस्थालाई संरचना संचालन गर्न दिइरहन गाउँपालिका बाध्य हुनेछैन।  
 (४) यस ऐन बमोजिम भएका कार्यहरु यसै बमोजिम र यस ऐनमा नभएका व्यवस्थाहरु नेपालको प्रचलित ऐन बमोजिम हुनेछ।
- १४. बदर हुने अवस्था र जोखिम भार नपर्ने :** (१) यस ऐनमा भएको कुनै व्यवस्था प्रदेश कानुन वा संघीय कानुनसँग बाँझिएको प्रश्न उठेमा सो प्रमाणित भएपछि स्वतः बदर हुनेछ।  
 (२) उपदफा १ अनुसारको प्रश्नको निवारण न्यायपालिकावाट हुनेछ।  
 (३) उपदफा १ र २ वाट हुने कुनै पनि जोखिम भार व्यक्तिगत रूपमा कसैप्रति रहने छैन।

आज्ञाले,  
महेश राई

प्रमुख प्रशासकीय अधिकृत